



# एनएमबि लघुवित्त वित्तीय संस्था लि.

## NMB Laghubitta Bittiya Sanstha Ltd.

(National Level "D" Class Financial Institution Licensed by Nepal Rastra Bank)

Corporate Office: Pokhara 25, Kaski, Ph: 061-400427/400477, Fax: 061-400428  
Email : info@nmbmicrofinance.com, Website : www.nmbmicrofinance.com

### Unaudited Financial Results (Quarterly)

As at Chaitra End (2078/12/30) of the Fiscal Year 2078/079 Rs in '000'

SN	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
<b>1</b>	<b>Total Capital and Liabilities (1.1 to 1.9)</b>	<b>6,229,386</b>	<b>6,034,671</b>	<b>5,516,117</b>
1.1	Paidup Capital	655,863	655,863	539,805
1.2	Proposed Bonus Share	-	-	-
1.3	Reserve & Surplus	345,229	313,388	293,337
1.4	Debenture & Bond	-	-	-
1.5	Borrowings	3,142,420	3,078,456	2,830,319
1.6	<b>Deposits (a+b)</b>	<b>2,005,677</b>	<b>1,893,422</b>	<b>1,788,451</b>
	a. Member	2,005,677	1,893,422	1,788,451
	b. Public	-	-	-
1.7	Proposed Dividend	26	6,108	-
1.8	Income Tax Liability	-	-	-
1.9	Other Liabilities	80,172	87,433	64,205
<b>2</b>	<b>Total Assets (2.1 to 2.7)</b>	<b>6,229,386</b>	<b>6,034,671</b>	<b>5,516,117</b>
2.1	Cash & Bank Balance	92,124	119,249	39,865
2.2	Money at Call and Short Notice	172,824	183,084	162,862
2.3	Investments	2,000	2,000	2,000
2.4	Loans & Advances	5,887,485	5,665,180	5,250,949
2.5	Fixed Assets	50,497	46,993	28,615
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	24,457	18,166	31,825
<b>3</b>	<b>Profit and Loss Account</b>	<b>This Quarter Ending</b>	<b>Previous Quarter Ending</b>	<b>Corresponding Previous Year Quarter Ending</b>
3.1	Interest Income	605,526	393,037	521,448
3.2	Interest Expense	268,442	161,406	181,531
	<b>A. Net Interest Income (3.1 - 3.2)</b>	<b>337,085</b>	<b>231,631</b>	<b>339,917</b>
3.3	Fees, Commission and Discount	62,553	44,567	90,648
3.4	Other Operating Income	8,548	6,860	8,260
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
	<b>B. Total Operating Income (A+3.3+3.4+3.5)</b>	<b>408,186</b>	<b>283,058</b>	<b>438,825</b>
3.6	Staff Expenses	152,806	102,128	120,504
3.7	Other Operating Expenses	70,131	44,415	57,522
	<b>C. Operating Profit Before Provision (B-3.6-3.7)</b>	<b>185,249</b>	<b>136,514</b>	<b>260,800</b>
3.8	Provision for Possible Losses (Net)	17,711	21,121	60,495
	<b>D. Operating Profit (C - 3.8)</b>	<b>167,538</b>	<b>115,394</b>	<b>200,305</b>
3.9	Non Operating Income/ (Expenses) - Net	(249)	(192)	642
3.10	Write Back of Provision for Possible Loss	-	-	-
	<b>E. Profit From Regular Activities (D+3.9+3.10)</b>	<b>167,289</b>	<b>115,201</b>	<b>200,947</b>
3.11	Extraordinary Income/ (Expenses) - Net	-	-	-
	<b>F. Profit before Bonus and Taxes (E+3.11)</b>	<b>167,289</b>	<b>115,201</b>	<b>200,947</b>
3.12	Provision for Staff Bonus	16,729	11,520	20,095
3.13	Provision for Tax	45,168	31,104	54,256
	<b>G. Net Profit/ Loss (F-3.12-3.13)</b>	<b>105,392</b>	<b>72,577</b>	<b>126,597</b>
<b>4</b>	<b>Ratios</b>			
4.1	Capital Fund to RWA	16.45%	16.56%	15.93%
4.2	Non Performing Loan (NPL) To Total Loan	4.06%	4.07%	3.47%
4.3	Total Loan Loss Provision to Total NPL	67.45%	71.18%	95.99%
4.4	Cost of Funds	7.74%	7.22%	6.22%
4.5	CD Ratio (Calculated as per NRB Direction)	301.80%	308.14%	303.71%

**Note :** 1. The Unaudited Financial Figures may change as directed by Statutory Auditor/ Supervisory Authorities.  
2. Previous Period Figures are regrouped or rearranged wherever necessary.  
3. Loans and Advances are reported net of provisions where Gross amount to NPR 60,53,222.83 thousands.  
4. The Company has made investments NPR 2 million in promoter shares of Nepal Finsoft Company Limited.  
5. Income Tax Liability has been shown after netting of with advance tax amount.

#### Interest Rate

Deposit: 5.5% to Max 10.01%      Loan & Advance: 12% to Max 15%

### धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित) आ.व. २०७८/७९ को तेस्रो त्रैमासिक प्रतिवेदन

#### १. वित्तीय विवरण :

क) यस एनएमबि लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिकको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ । एनएमबि बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको यस लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी रु. ६५,५८,६२,८६२/- रहेको छ । यस वित्तीय संस्थामा एनएमबि बैंकको ५१ प्रतिशत, अन्य संस्थापक ब्यक्तिको १९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । यस वित्तीय संस्थाको एनएमबि बैंक र एनएमबि क्यापिटलसँगको सम्बन्धित पक्षबीचका कारोबार निम्न बमोजिम छ ।

क्र.स.	विवरण	रकम (रु.)
१	एनएमबि बैंकको लगानी	३३,४४,९०,०५९.८१
२	एनएमबि बैंकबाट लिएको सापटी	१,०६,९४,७५,५५२.२४
३	एनएमबि बैंकलाई गरेको ब्याज भुक्तानी	५,०७,५०,४९६.७२
४	एनएमबि बैंकमा रहेको मौज्दात	४५,६३,३२३.४२
५	एनएमबि क्यापिटललाई गरेको भुक्तानी	२,००,०००.००

#### ख) प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आमदानी : रु.२१.४३      मूल्य आमदानी अनुपात : रु. ४०.३७      प्रति शेयर नेटवर्थ : रु १५२.६४  
प्रति शेयर कुल सम्पत्तिको मूल्य : रु.९४९.८०      तरलता अनुपात : १२.७८%

#### २. व्यवस्थापकिय विश्लेषण :

##### क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आमदानी र तरलतामा कुनै परिवर्तन भए सोको प्रमुख कारण सम्बन्धी विवरण :

यस वित्तीय संस्थाले यस त्रैमासमा लक्ष्य अनुरूप व्यवसाय तथा आमदानीमा हालको अवस्था अनुरूप सामान्य हास भएको छ । सदस्य संख्या, समूह सदस्यहरूको निक्षेप तथा कर्जा लगानी बढाउँदै लैजानु, खर्चमा मितव्ययीता अपनाउनु र ब्याजदर लघुवित्त बजारको औषत दर भित्र नै कायम गरी ग्राहक सदस्यहरूलाई वित्तीय संस्थाको सेवामा आकर्षित गर्न सक्नु मुख्य सबल पक्ष रहेका छन् । यस त्रैमासिक अवधिमा वित्तीय संस्थाको कारोबार, मौज्दात, आमदानी र तरलता लगायत केही शीर्षकमा नकारात्मक परिवर्तन देखिएको छ । साथै उचित व्यवस्थापन तथा सकारात्मक सोचले अगाडी बढ्दै जाँदा यस संस्थाले हालको परिस्थितिलाई पनि उचित हिसाबले पुँजिकरण गर्दै लगेको छ । तरलता अभाव माफ पनि उपलब्ध स्रोत साधनको सही तरल प्रयोग गर्दै विपन्न वर्गका ऋणीहरूको आवश्यकता पुरा गर्नलाई संस्था दृढ रहेको छ ।

##### ख) आगामी अवधिमा संस्थाको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

पोखरा महानगरपालिका वडा नं. २५ मिलनचोक, हेम्जा, कास्कीमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले हिमाली, पहाडी तथा तराई क्षेत्रका ६८ जिल्लाहरूमा १४८ वटा शाखा तथा उपशाखाहरू संचालन गरेको यस वित्तीय संस्थाको देशभर ३३० प्रतिशत शेयर सञ्चालन गर्ने रणनीति रहेको छ । यस वित्तीय संस्थाले देशका विकट हिमाली, पहाडी तथा तराई क्षेत्रमा बसोबास गर्ने करीब १,१९,०८१ सदस्यहरूलाई उहाँहरूको घरदेखि नजिक, कर्जा, बीमा जस्ता वित्तीय सेवा प्रदान गर्नुका साथै विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरी स्थानीय स्तरमा सामाजिक कार्यमा हौसला प्रदान गर्ने तथा सहजकर्ताको भूमिका निर्वाह गर्ने कार्य गरिरहेको छ । साथै आगामी दिनमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी अफ प्रभावकारी रूपमा सेवा तथा सुविधाको बिस्तार गर्ने लक्ष्य रहेको छ । यस वित्तीय नवनिर्माण प्रविधिहरूको प्रयोग गरी छिटो, छरितो र विश्वसनीय एव दीर्घो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर रही संस्थाले भविष्यमा नेपालकै एक सबल, प्रतिष्ठित तथा अब्बल लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुने लक्ष्य राखेको छ । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरूमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिबद्ध पनि रहेको छ ।

(रु हजारमा)

क्र.स.	विवरण	आ.व २०७७/७८ आषाढ मसान्त	चालु आ.व २०७८/७९ चैत्र मसान्त	वृद्धि प्रतिशत
१	कुल सदस्य सङ्ख्या	१,०८,२३३	१,१९,०८१	१०.०२%
२	कुल ऋणी सङ्ख्या	४८,६९३	४५,२०७	(७.७९%)
३	शाखा सङ्ख्या	११७	१४८	२६.५०%
४	कुल लगानी रकम	५१,६९,५३९	६०,५३,२२३	१७.०९%
५	कुल बचत रकम	१६,७३,८०९	१९,६०,६५४	१७.१४%

#### ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :

बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव तथा बढ्दो निक्षेपदरका कारण संस्थाले उचित परिणाम तथा दरमा कर्जा प्राप्त गर्दा कठिनई भएको कारण अपेक्षित रूपमा कर्जा लगानी गर्न नसक्नुका साथै तरलतामा आएको संकुचन र कर्जा सापटीको ब्याजदरमा भएको उतार चढावका कारण संस्थाको नाफा वा नगद प्रवाहमा असर पारेको छ । बढ्दो ब्याजदर कारण नाफामा प्रतिकूल प्रभाव परी विभिन्न कार्यक्रमहरू समेत प्रभावित भएको छ । तथापि संस्थाले तय गरेको कुशल कार्यनीतिका कारण गम्भीर समस्या ब्यहोनु परेको छैन ।

#### ३. कानुनी कारवाही सम्बन्धी विवरण :

क) वित्तीय संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध, आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको हालसम्म संस्थालाई कुनै पनि जानकारी प्राप्त भएको छैन ।  
ख) वित्तीय संस्थाले बाढी नेपाल अदालत प्रतिवादी गंगा कुमार प्रधान समेत रहेको बैंकिङ कसुर सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा दर्ता गरी उच्च अदालत बिनाटनगर अन्तर्गत बाणिज्य इजालस इलाममा विचाराधिन अवस्थामा रहेको छ । यसैगरी यस वित्तीय संस्थाको कर्मचारी कल्पना गुरुङलाई बैंकिङ कसुर सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय मनाङमा दर्ता गरी उच्च अदालत कास्की, पोखरामा कारवाहीको अवस्थामा रहेको छ । संस्थाबाट बरखासतीमा परेका कर्मचारी ध्रुव प्रसाद सुवेदीले संस्था विरुद्ध दायर गरेको मुद्दा ग्राम अदालत काठमाडौंमा विचाराधिन रहेको छ । यसै सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कमसल धितोमा ऋण प्रवाह गर्ने कार्यमा सामिलित निज सुवेदी तथा सो कार्यमा संलग्न अन्य ऋणी सदस्यहरू उपर बैंकिङ कसुर मुद्दा दायर भएको छ ।

#### ४. वित्तीय संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

क) धितोपत्र विनिमय बजारको खुल्ला बजार कारोबारबाट यस वित्तीय संस्थाको शेयरको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।  
ख) यस त्रैमासको शेयर सम्बन्धी विवरण :  
अधिकतम मूल्य : रु. १,२४०      न्यूनतम मूल्य : रु.८४७      अन्तिम मूल्य : रु.८६५  
कारोबार भएको कुल दिन : ५८ दिन      कारोबार संख्या : १,८१,२८६ किता

#### ५. समस्या र चुनौती :

क) सीमित वित्तीय श्रोत, बजारमा तरलताको समस्याका कारण सापटीमा उच्च ब्याजदर, लघुवित्त संस्थाहरूमा अनुपालनाको समस्या, वित्तीय साक्षरतामा कमी, दक्ष जनशक्तिको अपर्याप्तता, दक्ष कर्मचारीलाई संस्थामा जोगाई राख्नु, बढ्दो संकालन लागत तथा घट्दो खुद ब्याजदर अन्तर आदिका कारण कार्यक्रम विस्तार गर्नमा चुनौती रहेको छ ।  
(ख) ग्रामीण क्षेत्रमा वित्तीय सेवा सञ्चालन गर्नको लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधारहरू उपलब्ध नहुदा सो क्षेत्रहरूमा कार्यक्रम विस्तार गर्नमा चुनौती रहेको छ ।  
(ग) एउटै ग्राहक विभिन्न लघुवित्त वित्तीय संस्थाहरूमा आवद्ध भएको हुनाले ग्राहकसंगको कारोवामा दोहोरोपना, सदस्यहरूमा अधिक ऋणभार, अवस्थ प्रतिसपर्धा को समस्या दिनानुदिन बढ्दै गएकोले कर्जा लगानीमा गुणस्तरीयता कायम राख्न चुनौती रहेको छ ।  
**व्यवस्थापनको रणनीति :** उल्लेखित चुनौतीहरूको सामना गर्दै देशका सबै जिल्लाहरूमा थप शाखा विस्तार गर्ने, विभिन्न कर्मचारी तालिम संचालन गरी क्षमता अभिवृद्धि गर्ने, प्रभावकारी ढंगले जनशक्ति व्यवस्थापन गर्ने, प्रतिसपर्धात्मक क्षमताको विकास गर्दै जाने, विवेकशिल जोखिम व्यवस्थापनको नीतिलाई अंगिकार गर्दै जाने, उत्पादनमुलक र कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकता दिने, खर्चमा मितव्ययीता अपनाउने, वित्तीय पहुँचबाट टाढा रहेका ग्रामीण तथा विपन्न घरपरिवारमा वित्तीय सेवा पुऱ्याउने, केन्द्र व्यवस्थापनलाई उच्च महत्व दिई गुणस्तर कायम गर्ने, निक्षेप वृद्धि तथा परिचालनलाई विशेष महत्व दिने, ग्राहक सदस्यहरूलाई प्रदान गर्ने सबै प्रकारका सेवामा प्रविधीको उच्च प्रयोग गर्दै ग्राहक संरक्षणमा विशेष ध्यान दिदै वित्तीय संस्थासँग रहेका स्रोत तथा साधनको अधिकतम उपयोग गरी ग्राहक सदस्यहरूको सन्तुष्टिको स्तर बृद्धिको साथै संस्थाको मुनाफा वृद्धि कायम राख्ने व्यवस्थापनको रणनीति रहेको छ ।

#### ६. संस्थागत सुशासन :

वित्तीय संस्थाको सञ्चालक समिति, लेखापरीक्षण समिति, कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ती शुद्धिकरण अनुगमन समिति लगायतका समितिहरू र पदपूर्ति समिति, जोखिम व्यवस्थापन विभाग, आन्तरिक लेखापरीक्षण विभाग जस्ता स्थायी संरचनाको माध्यमबाट समय सापेक्ष नीति नियमहरू परिमार्जन गर्ने तथा सोको कार्यान्वयन गरि संस्थाभित्र सार्वजनिक सुशासन कायम गर्ने तथा आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन वित्तीय संस्था प्रतिबद्ध छ ।

#### ७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जानेबुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य तथा पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।